



नेपाल लाइफ

इन्स्योरेन्स कं. लि.

रजिस्टर्ड कार्यालय: मेनरोड वीरगञ्ज (पर्स)

प्रधान कार्यालय: हेरिटेज प्लाजा १, दोश्रो तल्ला, कमलादी, काठमाडौं

फोन नम्बर: ९७७-१-४१६९०८२/८३/८५, फ्याक्स नं. ९७७-१-४१६९०७९

www.nepallife.com.np | info@nepallife.com.np

आ.ब ०७१/७२ को तेस्रो त्रैमासिकसम्मको वित्तीय परिणाम

वासलात				
		लेखा परिक्षण नभएको	लेखा परिक्षण नभएको	लेखा परिक्षण भएको
क्र.सं.	विवरण	यस त्रैमासिकको अन्त्य सम्ममा	अघिल्लो त्रैमासिकको अन्त्य सम्ममा	अघिल्लो आ.ब.को सम्बन्धित त्रैमासिकको अन्त्य सम्ममा
१	श्रोत (१.१ देखि १.४ सम्म)	२३,५८४,१०२,५२०	२२,१२७,१४३,८१०	१७,२११,३४२,७११
१.१	चुक्ता पूँजी	१,०८३,७५०,०००	१,०८३,७५०,०००	६३७,५००,०००
१.२	जगेडा तथा कोष	८९२,३२३,६१५	८६७,७९१,३५०	८७२,३६२,१२८
१.३	जीवन बीमा कोष	२१,५२५,७६६,०५७	२०,०९३,३३९,६१२	१५,७०१,४८०,५८३
१.४	महाविपत्ती कोष जगेडा	८२,२६२,८४८	८२,२६२,८४८	-
१.५	तिर्न बाँकी दीर्घकालिन ऋण तथा सापटी	-	-	-
२	उपयोग (२.१ देखि २.६ सम्म)	२३,५८४,१०२,५२०	२२,१२७,१४३,८१०	१७,२११,३४२,७११
२.१	स्थिर सम्पत्ति (खुद)	३२४,३०४,४३२	३३०,३०२,४०१	३३६,६०८,८८०
२.२	दिर्घकालिन लगानी तथा कर्जा	१६,३२४,९६५,२६७	१४,२९३,७३७,६४१	१३,६१३,६३५,०८६
२.३	बीमालेखको धितोमा कर्जा	१,९१३,८८४,९८८	१,७०९,६४४,६०२	१,३४०,१५४,१४९
२.४	खुद चालु सम्पत्ति (३-४)	५,००१,१४३,९३८	५,७७३,९३०,२९१	१,८९०,०५३,३४६
२.५	अपलेखन वा समायोजन हुन बाँकी विविध खर्च	१९,८०३,८९५	१९,५२८,८५६	३०,८९१,२५०
२.६	नाफा नोक्सान हिसाबबाट सारेको नोक्सान	-	-	-
खुद चालु सम्पत्तिको विवरण				
३	चालु सम्पत्ति कर्जा तथा पेशकीहरु (३.१ देखि ३.३ सम्म)	६,१६१,२८८,८४८	६,८०९,९७५,६५०	२,९६६,३१५,२४२
३.१	नगद तथा बैंक मौज्दात	९५,४०९,७६०	७६,८४५,७६४	७३,९३०,०३८
३.२	अल्पकालिन लगानी तथा कर्जा	४,६७५,०६६,४८१	५,२९९,८४८,१८१	१,८६२,४५४,५२५
३.३	अन्य सम्पत्ती	१,३९०,८१२,६०७	१,४३३,२८१,७०५	१,०२९,९३०,६७९
४	चालु दायित्व तथा व्यवस्थाहरु (४.१ देखि ४.४ सम्म)	१,१६०,१४४,९१०	१,०३६,०४५,३५९	१,०७६,२६१,८९५
४.१	चालु दायित्व	३६८,०९५,७७३	२९८,२३२,९९२	२१६,१८३,५२३
४.२	असमाप्त जोखिम वापत व्यवस्था	४०६,३५५,०३४	३९६,८५५,०३४	४०२,५२५,७३३
४.३	भुक्तानी हुन बाँकी दावी वापत व्यवस्था	१००,३११,८८२	९१,६०४,८८२	६६,८९६,००४
४.४	अन्य व्यवस्था	२८५,३८२,२२०	२४९,३५२,४५१	३९०,६५६,६३६
नाफा-नोक्सान हिसाब				
१	आम्दानी (१.१ देखि १.५ सम्म)	२७६,०४७,०५६	२०१,२०८,१८४	२४२,१६९,४२०
१.१	आय व्यय हिसाबबाट सारेको	२०५,८३४,३४५	१४३,६००,४३३	१४४,९३६,१११
१.२	जीवन बीमा कोषबाट सारेको	-	-	-
१.३	लगानी कर्जा तथा अन्यबाट आय	७०,२१२,७११	५७,६०७,७५२	८३,४४२,०७३
१.४	व्यवस्था फिर्ता	-	-	१३,७९१,२३६
१.५	अन्य आम्दानी	-	-	-
२	व्यवस्था तथा खर्चहरु (२.१ देखि २.८)	१६५,९५२,३२१	११५,६४५,७१५	५९,१७१,३५७
२.१	व्यवस्थापन खर्च	४५,०९३,७५५	२८,८५५,७५८	३०,८६७,८६४
२.२	अपलेखन खर्च	-	-	-
२.३	अन्य खर्च	-	-	-
२.४	नोक्सानीको लागि व्यवस्था	१०७,८९१,९०९	७४,६५१,४२१	-
२.५	कर्मचारी आवास व्यवस्था	-	-	-
२.६	कर्मचारी बोनस व्यवस्था	११,१८७,३९९	८,८८१,५१९	१९,२०५,७१४
२.७	आयकर	१,७७९,२५८	३,२५७,०१६	९,०९७,७७९
२.८	जीवन बीमा कोषमा सारेको	-	-	-
	खुद नाफा / नोक्सान (१-२)	११०,०९४,७३५	८५,५६२,४७०	१८२,९९८,०६३
एकिकृत आय-व्यय हिसाब				
१	आय (१.१ देखि १.७ सम्म)	६,९८२,८८२,१५८	४,८७१,७९२,८३३	५,०५४,७१२,४५०
१.१	बीमाशुल्क (खुद)	५,३४०,२०४,०९१	३,५३३,१८०,१४३	३,५४०,५७५,४४९
१.२	पुनर्बीमा कमिशन आय	१२,८५०,८९०	८,८५०,०००	७,४८२,१११
१.३	लगानी, कर्जा तथा अन्यबाट आय	१,०२०,४८१,१२५	७८५,९६७,६८६	१,०८१,०५३,५३२
१.४	बीमालेखको धितोमा कर्जाबाट आय	१४२,३१७,४४५	८७,२११,५०६	९५,०५७,०७६
१.५	अन्य प्रत्यक्ष आय	३१,२९८,३४४	२०,८५३,७३६	२९,०४४,५१०
१.६	यस वर्षको शुरूको भुक्तानी हुन बाँकी दावी वापत व्यवस्था	७८,३८८,२६३	७८,३८८,२६३	५२,६९५,९८९
१.७	यस वर्षको शुरूको असमाप्त जोखिम वापत व्यवस्था	३५७,३४१,५००	३५७,३४१,५००	२५०,८०३,७८४
२	व्यय (२.१ देखि २.१० सम्म)	२,२९४,१९१,३६६	१,६७७,७६२,३९९	१,७८७,७६९,७१६
२.१	दावी भुक्तानी (खुद)	६४७,९०३,२८२	४२३,०९०,९८६	४९२,३२२,५००
२.२	अभिकर्ता कमिशन	६३१,५४२,८६४	४०७,६०२,०२४	३६४,४०७,३९७
२.३	स्वास्थ्य परिक्षण शुल्क	५,१९०,३७६	३,९६०,६३४	९,४०३,२५८
२.४	पुनर्बीमा कमिशन खर्च	-	-	-
२.५	सेवा शुल्क (खुद)	५३,४०२,०४१	३५,३३१,८०१	३५,४०५,७५४
२.६	अन्य प्रत्यक्ष खर्च	-	-	-
२.७	व्यवस्थापन खर्च	४०५,८४३,७९९	२५९,७०१,८२३	२७७,८१०,७७७
२.८	आयकर	४३,६४२,०८८	५९,६१५,२१४	१३८,९९८,२९४
२.९	यस अवधिको अन्त्यको भुक्तानी हुन बाँकी दावी वापत व्यवस्था	१००,३११,८८२	९१,६०४,८८२	६६,८९६,००४
२.१०	यस अवधिको अन्त्यको असमाप्त जोखिम वापत व्यवस्था	४०६,३५५,०३४	३९६,८५५,०३४	४०२,५२५,७३३
३	वचत (१-२)	४,६८८,६९०,७९२	३,१९४,०३०,४३३	३,२६६,९४२,७३४
३.१	जीवन बीमा कोषमा सारेको	४,४८२,८५६,४४७	३,०५०,४३०,००२	३,१२२,००६,६२३
३.२	नाफा नोक्सान हिसावमा सारेको	२०५,८३४,३४५	१४३,६००,४३३	१४४,९३६,१११
अन्य विवरण				
१.	कुल बीमाशुल्क आर्जन रकम (र.हजारमा) (हाल सम्म)	२७,२६३,७२३	२५,४१६,९६३	१९,७४३,८५४
	कुल बीमाशुल्क आर्जन रकम (र.हजारमा) (यस आ.ब.)	५,४५५,२३७	३,६०८,४७६	३,६१०,८५४
२.	कुल कायम रहेको बीमालेखको संख्या	१,०१२,०३१	९८५,५९६	८६३,२९५
३.	घोषित मुनाफा (बोनस) को दर (७०-७१ को)	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म
४.	अन्तरिम मुनाफा (बोनस) को दर (७१-७२ देखि हाल सम्म)	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म
५.	कुल दावी भुक्तानी रकम (र.हजारमा)	६६९,८२७	४३६,३०७	५०६,५२३
६.	कुल दावी भुक्तानी संख्यामा	१२,६४१	९,०२४	११,११८
७.	भुक्तानी हुन बाँकी दावी रकम (र.हजारमा)	७८,३८८	७८,३८८	६६,८९६

दृष्टव्यः

१) वित्तीय विवरणमा उल्लेख गरिएका विवरणहरु लेखा परिक्षण तथा नियमक निकायको निर्देशन पश्चात् हेरफेर हुन सक्ने छ।

आ.ब. २०७१/०७२ को तेस्रो त्रैमासिक प्रतिवेदन

(धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०६५ को नियम २२ को उपनियम २ को प्रयोजनका लागि)

१) वित्तीय विवरण

क) तेस्रो त्रैमासिक अवधिको वासलात, आयव्यय हिसाब तथा नाफा नोक्सान हिसाब सम्बन्धी मिति २०७२/०२/०४ गतेको कारोबार दैनिक पत्रिकामा प्रकाशित गरिएको छ।

ख) प्रमुख वित्तीय अनुपातहरु :

प्रति शेयर आम्दानी : १३.५४	प्रति शेयर नेटवर्थ : १८९.९३
पि.ई. अनुपात : ३२५.८१	प्रति शेयर कुल सम्पत्तिको मूल्य : २९६.९८
औसत प्रतिफल दर : ८.१७	



समिक्षा त्रैमासको अन्त्य तिर सेयर बजारमा तुलनात्मक रुपमा गिरावट आएको कारण कम्पनीले सो वापत हुन सक्ने नोक्सानीको लागि रु १०.७९ करोड व्यवस्था गरे पश्चात पनि कम्पनीको यस त्रैमासिक अवधिसम्म रु.११.०१ करोड नाफा रहेको छ। सो वित्तीय विवरणमा आय व्यय हिसाबबाट रु. ४४८.२९ करोड जीवन बीमाकोषमा सारी कुल जीवन बीमाकोष रु.२,१५२.५८ करोड भएको छ।

२) व्यवस्थापकीय विश्लेषण



क) कम्पनीको तेस्रो त्रैमासिक अवधिसम्ममा कुल बीमाशुल्क आर्जन रु.५३४.०२ करोड रहेको छ जुन गत वर्षको सोहि अवधिमा प्राप्त कुल बीमाशुल्क रु. ३५४.०६ करोडको तुलनामा ५०.८३ प्रतिशतले बढी भएको हो। कम्पनीले अङ्गिकार गरेको समायानुकुल बजार प्रवर्द्धन रणनीति तथा बढ्दो जनचेतनाका कारण व्यवसाय बृद्धिमा सकारात्मक योगदान मिलेको छ।

कम्पनीले यस तेस्रो त्रैमासिक अवधिसम्ममा कुल रु. ६६.९८ करोड दावी भुक्तानी गरेको छ। कम्पनीले सकेसम्म छिटो र छरितो तरिकाले बीमितहरुको दावी भुक्तानी गर्ने नीति अवलम्बन गरेको छ। कम्पनीको कुल आम्दानी उत्साहजनक रही तरलताको स्थिति सन्तोषजनक रहेको छ।

कम्पनीले तेस्रो त्रैमासिक अवधिसम्ममा रु. २२.९१ अर्ब भरपर्दो एवं सुरक्षित क्षेत्रमा लगानी गर्न सफल भएको छ जुन गत वर्षको सोहि अवधिसम्मको कुल लगानी रु. १६.८२ अर्ब मा ३६.२१ प्रतिशतको बृद्धी हो। विद्यमान बजारमा लगानीको प्रतिफल अति न्यून हुदै गई रहेको अवस्थामा पनि कम्पनीले विगतका वर्षहरुमा उच्च व्याज दरमा दिर्घकालिन लगानी गरेको कारण यस आ.ब. २०७१/७२ को औसत प्रतिफल समेत उत्साहजनक रहेको छ।



कम्पनीको यस त्रैमासिक अवधि सम्ममा विभिन्न जीवन बीमा योजना अन्तर्गत प्राप्त प्रथम बीमाशुल्कको वर्गिकरण यस अनुसार छ।



* आ.ब. २०७१/७२ मा तेस्रो त्रैमासिक अवधिसम्मको मात्र कुल लगानी तथा जीवन बीमाकोष उल्लेख गरिएको छ।

ख) कम्पनीले विद्यमान प्रतिस्पर्धात्मक अवस्थामा समायानुकुल व्यवसायिक योजना र रणनीति अवलम्बन गर्दै आएको छ, फलस्वरूप, कम्पनीको व्यवसायिक विस्तारमा तीव्रता तथा बीमितहरुलाई उच्च स्तरीय सेवा दिन लक्ष्य अनुरूप उपलब्धी हासिल गर्दै गएको र बाँकी अवधिमा पनि व्यवसाय तथा सेवा विस्तारमा विशेष ध्यान दिने लक्ष्य लिएको छ।

ग) विगतको अनुभवबाट कम्पनीको मौज्जात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना, अवस्था आदि देखिएको छैन।

३) कानूनी कारवाही सम्बन्धी विवरण : नभएको

४) संगठित संस्थाको शेयर कारोवार सम्बन्धी विश्लेषण

क) समिक्षा अवधिमा भएको कम्पनीको शेयर कारोवार वास्तविक र यथार्तपरक रहेको पाएका छौं।

ख) त्रैमासिक अवधिको शेयर कारोवारको विवरण निम्न बमोजिम रहेको छ।

अधिकतम मूल्य : रु ४,९९८	न्यूनतम मूल्य : रु ४,३२५	अन्तिम मूल्य : रु ४,४१३
कारोबार संख्या : १,५३३,२०२ कित्ता	कारोबार दिन : ५७ दिन	

५) समस्या र चुनौती

मूलकमा जीवन बीमा व्यवसायको सम्भावना उच्च रहेकोले जीवन बीमा प्रति आम मानिसमा सकारात्मक भावनाको विकास गर्न जीवन बीमालाई सामाजिक सुरक्षा तथा अनुसाशित वचतको माध्यमको रुपमा स्थापित गरि बीमा जागरण अभियान संचालनको खाँचो रहेको छ। जीवन बीमा क्षेत्रको विस्तारित बजारका बावजूद सीमित क्षेत्रमा केन्द्रित तीव्र प्रतिस्पर्धाले केही चुनौतीहरु सृजना गरेका छन्। अर्थतन्त्रमा दीर्घकालिन लगानीको अवसर न्यून भएकोले परम्परागत लगानीका क्षेत्रहरुमा मात्र लगानी एकिकृत भइरहने हुँदा केन्द्रित जोखिमको अवस्था रहेको छ। यदपी बीमा समितिबाट हालै जारी लगानी नीतिले लगानी विविधिकरणमा सघाउ पुर्याउने देखिन्छ। कम्पनीले समायानुकूल व्यवसायिक रणनीतिको कार्यान्वयनद्वारा चुनौतीहरुलाई अवसरमा परिणत गर्दै जानेमा विश्वास लिएको छ।

६) संस्थागत सुशासन

कम्पनीले पारदर्शिता तथा जवाफदेहितालाई पहिलो प्राथमिकतामा राख्दै आएको छ। कम्पनीको अन्तर्लाईन कारोबार प्रणालीले आन्तरिक नियन्त्रण प्रणाली चुस्त राख्न सहयोग पुर्याएको छ। कम्पनीले आफ्नो हिसाब किताब सर्वमान्य लेखा सिद्धान्त, नेपाल लेखामान मापदण्ड अनुरूप राख्दै कम्पनीको कारोबारहरुलाई समयमै लेखा परिक्षण गर्दै आएको छ। कम्पनीले आफ्नो आन्तरिक नियन्त्रणलाई सबल बनाउन आन्तरिक लेखा परिक्षकको रुपमा स्वतन्त्र चार्टर्ड एकाउन्टेन्टलाई नियुक्ति गरि प्रत्येक त्रैमासिक अवधिको प्रतिवेदन प्राप्त गरि छलफल पश्चात बीमा समितिमा पठाउने गरिएको छ। कम्पनीले बीमा समिति द्वारा जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिमका प्रावधानहरु कार्यान्वयन गर्दै संस्थागत सुशासन कायम गर्ने तर्फ व्यवस्थापन दृढ रहेको छ।

७) सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण

आजका भविष्यसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु। साथै म यो उद्घोष गर्दछु कि मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरुलाई सूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाएको छैन।

८) नियम २२ (५) संग सम्बन्धित विशेष घटना वा परिस्थिति सम्बन्धी विवरण

कम्पनीको संचालक समितिले स्वतन्त्र संचालक पदमा श्री कमलेश कुमार अग्रवाल ज्यूलाई पूतः नियुक्ति गरिएको तथा संचालक समितिले आ.ब.२०७०/७१ को वित्तीय विवरणको आधारमा शेयरधनीहरुलाई ६०% बोनस शेयर र ८% नगद लाभान्श (कर सहित) दिने प्रस्ताव गरिएको बारे नेपाल धितोपत्र बोर्डमा जानकारी गराइएको।

किनकि जीवन श्रमूल्य छ...

